

अनुसूची-२
(दफा ७ को उपदफा (१)सँग सम्बन्धित)
मेलमिलापकर्ताको रूपमा सूचीकृत हुन दिइने निवेदनको ढाँचा

व्यक्तिको
हकमा फोटो

श्री जिल्ला अदालत,
..... ।

विषय : मेलमिलापकर्ताको रूपमा सूचीकृत हुन पाउँ।

मलाई यस संस्थालाई त्यस अदालतमा मेलमिलापकर्ताको रूपमा आफ्नो नाम सूचीकृत गर्न इच्छा भएकोले देहायका विवरण खुलाइ यो निवेदन गरेको छु।

१. व्यक्ति भए

(क) नाम थर :-

(ख) ठेगाना :-

स्थायी :-

जिल्ला : गाउँपालिका/नगरपालिका : वडा नं. :
गाउँ/टोल : टेलिफोन : ईमेल :
फ्याक्स : मोबाईल नं.:

अस्थायी :-

जिल्ला : गाउँपालिका/नगरपालिका: वडा नं. :
गाउँ/टोल : टेलिफोन : ईमेल :

(ग) जन्म मिति :

(घ) पेसा :

(ङ) भाषागत ज्ञान

भाषा	बोल्नसक्ने	पढ्नसक्ने	बुझ्नसक्ने	लेख्नसक्ने

(च) शैक्षिक योग्यता (स्नातक वा सोभन्दा माथिको)

क्र.सं.	योग्यता	श्रेणी	अध्ययन गरेको संस्था	उत्तीर्ण साल

(छ) मेलमिलापसम्बन्धी तालिम

क्र.सं.	तालिमको विवरण	तालिम अवधि	तालिम लिएको मिति		तालिम दिने संस्था
			देखि	सम्म	

(ज) मेलमिलापसम्बन्धी कार्यको अनुभव

क्र सं	मेलमिलापको काम गरेको मुद्दा	काम गरेको अदालत वा स्थान	काम गरेको साल	सफल भएको संख्या	असफल भएको संख्या

(झ) विशेषज्ञताको क्षेत्र

१. पारिवारिक विवादको विषय
२. व्यापार वाणिज्यसम्बन्धी विवादको विषय
३. करारसम्बन्धी विवादको विषय
४. फौजदारी विवादको विषय
५. अन्य ...

(ञ) उपलब्ध समय :

१. मेलमिलाप कार्यको लागि अनुकूल हुने समय :-
२. मेलमिलाप कार्यको लागि अनुकूल नहुने समय :-

२. मेलमिलापसम्बन्धी कार्य गर्ने संस्था भए,

(क) संस्थाको नाम :

(ख) संस्थाको दर्ता नं :

(ख) ठेगाना :

जिल्ला : गाउँपालिका/नगरपालिका : वडा नं.:

गाउँ/टोल : टेलिफोन : फ्याक्स :

(ग) मेलमिलापसम्बन्धी कार्य गर्न स्वीकृति पाएको मिति :

(घ) संस्था बहाल रहने मिति :

(ङ) संस्थाको कार्य क्षेत्र :

(च) संस्थाका पदाधिकारीहरूको विवरण

क्र.सं.	नाम	पद	ठेगाना

(छ) संस्थामा सूचीकृत मेलमिलापकर्ताको संख्या :

(ज) संस्थामा सूचीकृत मेलमिलापकर्ताको विवरण :

क्र.सं.	नाम थर	ठेगाना	सम्पर्क टेलिफोन	पेसा	विशेषज्ञताको क्षेत्र	तालिम	भाषागत ज्ञान	अनुभव	माथिल्लो शैक्षिक योग्यता

(झ) मेलमिलापसम्बन्धी कार्यको अनुभव :

३. अन्य कुनै विवरण भए खुलाउने :

४. उपर्युक्त विवरण ठीक साँचो छ, झुठो ठहरे कानूनबमोजिम सहुँला बुझाउँला ।

मेलमिलाप सम्बन्धी
कार्य गर्ने संस्थाको छाप

निवेदकको :

सही :

नाम :

संस्थाको नाम :

मिति :

संलग्न कागजात :

(१) मेलमिलापकर्ताको प्रमाणपत्रको प्रतिलिपि,

- (२) नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
- (३) शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि,
- (४) मेलमिलापसम्बन्धी तालिमको प्रमाणपत्रको प्रतिलिपि,
- (५) संस्थाको हकमा
 - (क) संस्था दर्ता तथा नवीकरणको प्रमाणपत्रको प्रतिलिपि,
 - (ख) संस्थाको नियमावली,
 - (ग) मेलमिलापसम्बन्धी कार्य गर्ने संस्थाको हकमा परिषद्बाट मेलमिलापसम्बन्धी कार्य गर्न दिइएको स्वीकृतिको प्रतिलिपि,
- (६) व्यक्ति भए मेलमिलापकर्ताको पासपोर्ट साइजको फोटो।